

अनुसुची-१
(दफा १० सँग सम्बन्धित)
विशेष चलचित्र छनौट-२०७५
आवेदन फारम

श्रीमान अध्यक्षज्यू,
चलचित्र विकास बोर्ड,
चाबहिल, काठमाडौं ।

विषय:- विशेष चलचित्र छनौटका लागि देहायका विवरणहरु खुलाई दरखास्त गरेको छु/छौं ।

१.	चलचित्रको नाम:	
२.	चलचित्रको फर्म्याट:	
३.	चलचित्र निर्माताको नाम:	
४.	चलचित्र निर्माण संस्था र सम्पर्क नं.:	
५.	निर्देशक:	
६.	<u>मुख्य कलाकारहरु:</u>	
७.	गीतकार:	
८.	संगीतकार:	
९.	कथाकार:	
१०.	पटकथा:	
११.	सम्वाद:	
१२.	छायाँकार:	
१३.	सम्पादन:	
१४.	चलचित्र निर्माणको उद्देश्य:	

आवेदक/निर्माताको,

दस्तखत:.....

मिति:.....

सम्पर्क नं.

निर्माण संस्थाको छाप:

दरखास्तसाथ बुझाउनु पर्ने आवश्यक कागजातहरु:

१. चलचित्र निर्माण गर्न दिइने इजाजतपत्रको प्रतिलिपि,
२. चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि,
३. चलचित्रको MPEG Content, MP4 वा DCP को एक प्रति,
४. संस्था नवीकरण वा अधिल्लो आ.व.सम्मको कम्पनी अद्यावधिक गरेको प्रमाणपत्रको प्रतिलिपि,
५. अधिल्लो आ.व.को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

विशेष चलचित्र छनौट सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति:- २०७६।१।१६)

चलचित्र विकास बोर्डले विशेष चलचित्र छनौट कार्यविधि, २०७६ को अधीनमा रही भाषा, संस्कृति, रहनसहन, परम्परा, मानवीय संवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोग सहित राष्ट्रिय रूपमा योगदान पुर्याउन सक्ने त्यस्ता विशेष नेपाली चलचित्रहरू छनौट गरी पुरस्कृत गर्ने भएकोले सोका निम्ति निम्न सर्तहरूको अधीनमा रही स्वदेशी चलचित्रहरूलाई सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सर्तहरू:

१. चलचित्र निर्माताले यो सूचना प्रथम पटक, प्रकाशित भएको १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा दरखास्त दिनु पर्नेछ । दरखास्तसाथ चलचित्र जाँच प्रमाणको पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
२. विशेष चलचित्र छनौटमा सहभागी हुन मिति २०७५ वैशाख १ गतेदेखि २०७५ चैत्र मसान्तभित्र जाँच भएका स्वदेशी चलचित्रहरू सहभागी हुन सक्नेछन् ।
३. दरखास्त साथ चलचित्र अवलोकनका लागि डिजिटल फर्म्याट (MPEG Content, MP4 वा DCP) Pendrive/Hard Disk मा राखी (पछि फिर्ता हुने गरी) यस बोर्डमा उपलब्ध गराउनु पर्नेछ ।
४. दरखास्त साथ चलचित्र निर्माण गर्न दिइने इजाजतपत्र, चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।
५. तोकिएको समयभन्दा पछि प्राप्त हुने दरखास्त उपर कुनै कारबाही गरिने छैन ।
६. यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।
७. यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
८. यो सूचना चलचित्र विकास बोर्डको कार्यालय वा बोर्डको वेबसाइटमा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
९. दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको कार्यालय वा बोर्डको वेबसाइट www.film.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
१०. अन्य सर्तहरू मनोनयन फारममा उल्लेख गरिए बमोजिम हुनेछ ।

विस्तृत जानकारीका लागि:

नेपाल सरकार,

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

सरस्वतीनगर, चाबहिल, काठमाडौं

सम्पर्क टेलिफोन नं. ०१-४८२३९३३, ०१-४८२२८६०, ०१-४८१२३३२

<http://www.film.gov.np>